



स्थानीय राजपत्र

भिमाद नगरपालिकाद्वारा प्रकाशित

खण्ड १०) भिमाद चैत्र २२ गते, २०७८ साल (संख्या ५

भाग २

भिमाद नगरपालिका

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम भिमाद नगर कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको मापदण्ड सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ।

भिमाद नगरपालिका कर राजश्व छुट तथा मिन्हा सम्बन्धी मापदण्ड, २०७८

प्रस्तावना:

राजश्व छुटलाई व्यवस्थित, नतिजा उन्मुख र उद्देश्यमुलक बनाउन बाञ्छनीय भएकोले आर्थिक ऐन, २०७८ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी भिमाद नगरपालिकाको एघारौं विशेष नगरसभाको बैठकले भिमाद नगरपालिका कर राजश्व छुट तथा मिन्हा सम्बन्धी मापदण्ड, २०७८ स्वीकृत गरी लागु गरेको छ।

१. संक्षिप्त नाम प्रारम्भ १) यस मापदण्डको नाम " कर राजश्व छुट तथा मिन्हा सम्बन्धी मापदण्ड, २०७८" रहनेछ।

२ मापदण्ड तुरुन्त प्रारम्भ हुनेछ।

३ यो मापदण्ड भिमाद नगरपालिका भर लागु हुनेछ।

२. परिभाषा: विषय र प्रसङ्गले अन्य अर्थ नलागेमा यस मापदण्डमा

- क) 'नगरपालिका' भन्नाले भिमाद नगरपालिकालाई जनाउनेछ।;;
- ख) 'नगर सभा' भन्नाले भिमाद नगरपालिकाको नगर सभालाई जनाउनेछ।
- ग) 'कर निर्धारण' भन्नाले कर निर्धारणलाई सम्झनुपर्दछ, सो शब्दले पूनः कर निर्धारण र अतिरिक्त कर निर्धारण समेतलाई जनाउनेछ।
- घ) 'गैर कर राजश्व' भन्नाले आर्थिक ऐन बमोजिमको गैर कर राजश्वलाई जनाउनेछ।
- ङ) 'कर राजश्व' भन्नाले आर्थिक ऐन बमोजिमको राजश्वलाई जनाउनेछ।
- च) 'प्रमुख प्रशासकीय अधिकृत' भन्नाले भिमाद नगरपालिकाको कार्यालय प्रमुखको रूपमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ बमोजिम कामकाजमा खटिएको अधिकृतलाई जनाउनेछ।
- छ) 'कर अधिकृत' भन्नाले नगरपालिकाको राजश्व शाखाका प्रमुख भई कामकाज गर्ने अधिकृतलाई जनाउनेछ।
- ज) 'राजश्व शाखा' भन्नाले भिमाद नगरपालिका कार्यविभाजन नियमावली बमोजिम गठन भएको शाखालाई जनाउनेछ।

३. राजश्व छुटका क्षेत्रहरू:- (१) यस मापदण्ड भित्र राजश्व छुटका क्षेत्रहरू देहाय बमोजिम हुनेछन्।

- क) व्यवसाय कर
ख) बहाल विटौरी कर
ग) बहाल कर
घ) सम्पत्ती कर

(२) दफा (१) बाहेक प्रदेश सरकार र स्थानीय सरकारको दोहोरो सूचीमा रहेका कर राजश्वको छुट गण्डकी प्रदेश सरकारको आर्थिक ऐन बमोजिम हुनेछ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि प्रदेश सरकार र स्थानीय सरकार विच हुने साझा अधिकार सुचीका देहायका विषयमा प्रदेश कानूनको प्रतिकूल नहुने गरी संघीय सरकारको क्षेत्राधिकारमा पर्ने कर अंशमा बाहेक कर छुट दिन/मिनाहा वा सहूलियत दिन विषयमा बाधा परेको मानिने छैन।

- क) दहत्तर बहत्तर शुल्क
ख) मनोरञ्जन कर

४.कर छुट नदिइने:- नगरपालिकाले कर राजश्व बाहेक अन्य कुनै पनि प्रकारको गैरकर राजश्वमा प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेको छुट सहूलियत तथा मिनाहा गरिने छैन।

५.विशेष परिस्थितिमा मात्र कर छुट दिन सक्ने:- नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र पर्ने कराधारको विषयमा कुनै पनि करदातालाई देहाय बमोजिमका विशेष परिस्थिती बाहेक अन्य कुनै पनि अवस्थामा कर छुट दिन सक्ने छैन।

क) प्राकृतिक प्रकोप

ख) महामारी

ग) नेपाल सरकारले घोषणा गरेको संकटकालिन अवस्था

६.कर छुट सम्बन्धी मापदण्ड:- कर छुटको मापदण्ड देहाय बमोजिम हुनेछ।

क)व्यवसाय कर:- आर्थिक वर्षको पहिलो ६ महिना (पुष मसान्त सम्म) कर दाखिला गर्न आएमा १० प्रतिशत

ख)बहाल कर:- आर्थिक वर्षको पहिलो चौमासिक भित्र कर दाखिला गरेमा ५ प्रतिशत

७.ठेक्काबाट उठाइने कर छुट सम्बन्धी मापदण्ड:- (१)प्रचलित कानूनले अन्यथा गरेको अवस्थामा बाहेक नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र दहत्तर बहत्तर शुल्क र विज्ञापन कर र निकासी कर बाहेक अन्य कुनै पनि प्रकारको कर राजश्व ठेक्काबाट उठाइने छैन।

(२)उपदफा (१) बमोजिम ठेक्का सम्झौताबाट उठाइने कर छुटको निर्धारण देहाय बमोजिम हुनेछ।

क)ठेक्का सझौता गर्दा सम्झौता बमोजिम कवोल अंक एकमुष्ट बुझाएमा कर बाहेकको कवोल अंकको ५ (पाँच) प्रतिशत छुट दिईनेछ। यसमा संघीय कानून बमोजिमको कर चुक्ता समावेश गरिने छैन।

८.कर छुट दिने अधिकारी:- (१) कर छुट निर्धारण गर्दा वा कर छुट सम्बन्धी निर्णय गर्दा प्रमुख प्रशासकीय अधिकृतले प्रचलित कानून बमोजिम गर्न पर्नेछ।

(२) कर छुट दिने अधिकार कार्यालयको प्रमुख प्रशासकीय अधिकृतलाई हुनेछ,

(३) कर छुट दिदाँ प्रमुख प्रशासकीय अधिकृतले कर अधिकृतसंग आवश्यक समन्वय गर्नेछ।

(४) दफा (१), (२) र (३) मा जुन सुकै कुरा लेखिएको भएता पनि कर छुट निर्धारण गर्दा प्रमुख प्रशासकीय अधिकृत र कर अधिकृतले स्वविवेकीय अधिकार प्रयोग गर्न पाउने छैन।

९. कर छुटको अभिलेख:- प्रत्येक आर्थिक वर्षमा कर अधिकृतले कर छुट रकम सम्बन्धी लगत अनुसूची-१ बमोजिमको ढाँचामा राखी प्रत्येक वर्ष अद्यावधिक गर्नेछ।

१०. अनुगमन सम्बन्धी:- कर छुट तथा मिनाहा सम्बन्धी अनुगमन गर्ने मुख्य जिम्मेवारी राजश्व परामर्श समितीको हुनेछ।

११. प्रचलित कानून बमोजिम हुने- यस मापदण्ड लेखिएको कुरामा यसै मापदण्ड बमोजिम अन्य विषयमा प्रचलित कानून बमोजिम हुनेछन।

अनुसूची-१

दफा (९) संग सम्बन्धित

क्र.स.	करदाता वा फर्मको नाम	कर छुट	प्रयोजन	कैफियत

प्रमाणीकरण मिति:- २०७८/१२/२२

आज्ञाले,
टेकनाथ दहाल
प्रमुख प्रशासकीय अधिकृत

सुचना तथा अभिलेख केन्द्र, भिमाद मुद्रित। मूल्य रु.८